

पाठ - 2

रमजान शुरु हुनुको प्रमाण

الدرس الثاني - نيبالي

ثبوت دخول رمضان

दुइकुराले रमजानको महिना प्रमाणित हुन्छ :

१- रमजानको चन्द्रमा हेर्ने, तसर्थ रमजानको चन्द्रमा हेरे पछि रोजा राख्नु अनिवार्य भइहाल्छ, रसूल ﷺ ले भन्नु भयो: **إِذَا رَأَيْتُمُ اهْلَالَ فَصُومُوا، وَإِذَا رَأَيْتُمُوهُ فَأَفْطِرُوا**

यदि तिमीहरूले चन्द्रमा देख्नु भयो भने रोजा राख र चन्द्रमा हेरे पछि रोजा छाड (बुखारी १९००, मुस्लिम, १०८०)

र रमजानको चन्द्रमा हेरेको कुरा प्रमाणित हुनुको लागि मात्र एउटा विश्वासीलो व्यक्तिको गवाहीको अवश्यता हुन्छ, तर रोजा खोलनुको लागि शब्बालको चन्द्रमा हेरेको कुरा दुइवटा विश्वासीलो व्यक्तिको गवाहीले मात्र प्रमाणित हुन्छ ।

२- शाबान महिनाको ३० दिन पुरा हुने, तसर्थ यदि शाबानको महिना पुरा भइसकेको छ भने ३१वाँ दिन रमजानको प्रथम दिन हुनेछ, किन कि रसूल ﷺ ले भन्नु भयो:

فَإِنْ غَمَّ عَلَيْكُمْ فَأَكْمِلُوا الْعِدَّةَ ثَلَاثِينَ

यदि आकाश सफा छैन भने ३० दिनको मियाद पुरा गर (बुखारी-१९०७, मुस्लिम, १०८१)

रोजा खोलनको छुट पउने व्यक्तिहरू

१- यस्तो किसिमको रोगी जसलाई स्वस्थ हुने आशा छ तर रोजा राख्न गाह्रो भइ रहेछ भने त्यसलाई रोजा नराखनको छुट दिइएको छ, र स्वस्थ भए पछि जति दिनको रोजा छाडनु भएको छ त्यति दिनको रोजा राख्नु पर्छ, तर जसको रोग चाहिँ सधैंको लागि छ र स्वस्थ हुने कुनै पनि आशा छैन भने त्यस माथि रोजा अनिवार्य हुदैन बरु त्यसले हरेक दिनको सट्टामा एउटा गरिबलाई खाना खुवाउनु पर्छ, डेढ किलो चामल वा यस्तो अरु कुनै अनाज दिनु पर्छ, वा जति दिन रोजा राख्नु भएको छैन भने त्यति गरिबलाई एकै चोटि खाना पकाएर खुवाउन सक्छ ।

२- यात्री, तसर्थ यात्रीलाई आफ्नो शहरबाट निस्कने देखि फर्केर आउने सम्म रोजा न राख्नुको अनुमति दिइएको छ, जब सम्म कि पुगेको ठाउँमा केहि दिन सम्म बसने इच्छा गरेको छैन ।

३- त्यस्तै महिला यदि गर्भवति छे वा बच्चालाई दुध खुवाइ रहेकि छे, र बच्चा वा आफु प्रति खतरा महसुस गरिरहेकि छे भने व्रत न बस्ने अनुपति पाएकि छे, र कारण समाप्त भए पछि जति दिनको रोजा छुटेको छ भने त्यति दिनको कजा राख्नु पर्छ ।

४- यस्तो बुढो मानिस जसलाई रोजा राख्नु गाह्रो भइरहेको छ भने त्यस्तो मानिसहरूलाई व्रत छाडनुको अनुमति दिइएको छ, र उसमाथि कजा अनिवार्य छैन अर्थात अर्को समयमा राख्नु पर्ने छैन, बरु त्यो हरेक दिनको बदलामा एउटा गरिबलाई खाना खुवाउँछ ।